



नेपाल सरकार

गृह मन्त्रालय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

SitRep


१०

१७ असार २०७७

दैनिक विपद् बुलेटिन

१६ असार बिहान १०:०० बजेदेखि १७ असार बिहान १०:०० बजे सम्म

नेपालमा हिजो र अस्तिको तुलनामा आज विपद्का घटनाहरू कम घटेका छन् । आज डोटी र इलाममा शर्पदेशबाट २ जना घाइते भएका छन् भने चितवनमा एक व्यक्ति बाघको आक्रमणमा परी घाइते भएका छन् । आज पनि झापा र काठमाण्डौ गरी २ स्थानमा आगलागी भएको छ ।



मृत्यु संख्या

०

हराएको

०

घटना संख्या

८

घाइते

३

अनुमानित क्षति रु.

२१,००,०००

सडक अवरोध

१

चौपाया क्षति

०

घटना सारांश

- मुलुकभर गएको २४ घण्टामा विपद्का ८ वटा घटनाहरू भएका छन् । तेहथुमको लालिगुरास न.पा.- ७ सुडनामको एक घरमा अबिरल वर्षाका कारण माथिल्लो तलामा पानी पसेर माथिल्लो तलाको देवाल (गारो) चर्किई दक्षिण तिरको भाग पुरै भत्किई अन्दाजी रु.५,००,००० बराबरको क्षति भएको ।
- हुम्लाको हुम्ला चंखेली गा.पा.- १, डेराबाडा भन्ने स्थानमा हुम्ला बाट मुगु तर्फ जाँदै गरेको ना.७ त. ५७०३ नं. को खाली ट्याक्टरमा माथिबाट पहिरो आई ट्याक्टरको आधा भाग पुरिएको ।
- झापाको मेचिनगर न.पा.- १० खयरडाँगी स्थित दिलशान कपास प्रशोधन केन्द्रमा विजुलिको तार सर्त भई आगलागी भएको । आगलागीबाट अं.रु.१६,००,००० बराबरको क्षति भएको ।
- इलामको सन्दकपुर गा.पा.- १ का एकजना व्यक्ति घाँस काटी रहेको अवस्थामा सर्पले टोकी घाइते भएको छ ।
- काठमाण्डौ तारकेश्वर न.पा.- ८ शेषमतीमा QRT मोटरसाइकलमा अचानक तार सर्त भई आगलागी हुदाँ ईन्जिन तथा विभिन्न पार्ट पुर्जाहरू जलेक छन् ।
- चितवनको भरतपुर म.न.पा.- २६ मेगौली स्थित बागमारा भन्ने स्थानमा बटुक दलगण कसरा ब्यारेकबाट गस्तिमा खटिएको एक जवानलाई बाघले एक्कासी आक्रमण गरी घाइते भएको ।
- डोटीको शिखर न.पा.- ८ मा एकव्यक्ति पोखरीबाट पानी निकाल्ने क्रममा सर्पले टोकी घाइते भएको ।

सडक अबरोध

- म्याग्दीको अन्नपुर्ण गा.पा.- ३ दाना थामभित्तामा रातिबाट परेको अबिरल वर्षाको कारण बेनी जोमसोम सडक खण्ड सडक भन्दा माथिबाट ढुङ्गा माटो सहितको लेदो पहिरो आई पुर्णरूपमा अबरोध भएको ।

प्रतिकार्य

- सुरक्षा निकायको टोलीबाट आगलागी भएको स्थानमा पुगी स्थानीय र दमकलको सहयोगबाट आगो पूर्णरूपमा नियन्त्रण गरेको र शर्पदंश एवम् जनावर आक्रमणको घटनाका घाइतेलाई स्थानीय उपचार केन्द्रहरूमा पठाउनुका साथै पहिरो गई अवरोध भएको सडक खण्डलाई सम्बन्धित निकायको समन्वयमा पन्छाउने कार्य भईरहेको छ ।

विपद विशेष

- मोरङ जिल्लामा भारतको बथनाहादेखि कटहरीसम्म निर्माण भइरहेको रेल्वे लिकका कारण विराटनगर नगरपालिका वडा नं. १८ बुधनगरमा विगत ३ वर्षदेखि डेढ सय बिघा खेत डुबानमा पर्ने गरेको छ । जमिनको सतहबाट ५ फिट बढी अग्लो ड्याम जस्तो रेल्वे लिक निर्माण भएपछि डुबान भएको हो ।



निर्माण भइरहेको रेल्वे लिक (फोटो साभार: कान्तिपुर दैनिक असार १५, २०७७)



जलमग्न विराटनगर न.पा.-१८ (फोटो साभार: कान्तिपुर दैनिक असार १५, २०७७)

पानीको यथेष्ट निकास नभएकोले यस्तो डुबान हरेक वर्ष भोग्ने गरिएको छ । यसपालिको मनसुनको पहिलो मृत्युको घटना पनि यहीं र यसै डुबानको कारण भएको छ ।

पूर्वानुमान

असार १७ (बुधवार)

- आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ मात्र हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने।
- आज कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा पनि बहाव सामान्य घटबढ हुने र कन्काई र यसको सहायक नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने तर सतर्कता तलै हुने।
- आज ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, धादिङ, कास्की, चितवन, नवलपरासी, गुल्मी, अर्घाखाँची, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास जिल्ला भई बहने केहि साना नदी जलाधारको केहि स्थानमा क्षणिक मध्यम वर्षा भई आसपासका केहि स-साना खोलाहरूमा बहाव केहि बढ्न सक्ने तर सतर्कता भन्दा तलै हुने ।

थप जानकारीका लागि [जल तथा मौसम विज्ञान विभागको वेभसाइट: https://bit.ly/3dDpOM7](https://bit.ly/3dDpOM7)